



## JOINT ACCOUNT OPENING FORM

(संयुक्त खाता खोल्ने फाराम)

.....Branch (शाखा)

Date (मिति)

I /We request you to open an account in your Bank with following details. I/We hereby undertake to comply, observe and be bound by the rules and regulations (amended from time to time) pertaining to all accounts relationship maintained with you. (म/हामी यस बैंकमा निम्न बमोजिमको मेरो/हाम्रो खाता खोली दिनुहुन अनुरोध गर्दछु/गर्दछौं। म/हामी बैंकद्वारा लागू गरिने सम्पूर्ण नीतिनिर्देशन र प्रचलित कानून तथा अन्य शर्त बन्देजहरू (समय समयमा परिवर्तन हुने समेत) पालना गर्ने छु/छौं।

### IDENTITY DETAILS (पहिचान विवरण)

Account Type (खाताको किसिम)	<input type="checkbox"/> Saving Account (बचत खाता)	<input type="checkbox"/> Current Account (चलती खाता)
Product Name (सेवाको नाम)		
Currency (मुद्रा)	<input type="checkbox"/> NPR (नेपाली रुपैया)	<input type="checkbox"/> USD (अमेरिकी डलर) Others (अन्य) <input type="text"/>
Account Name (खातावालाको नाम)	<input type="text"/>	

### JOINT APPLICANTS (संयुक्त आवेदकहरू)

S.N. क्र.सं.	Name of Join Applicant संयुक्त आवेदकहरूको नाम	Do you have existing account at MBL ? के तपाईंको माछापुच्छ्रे बैंकमा पहिले खाता छ ?	Account Number खाता नम्बर	Customers Number ग्राहक संकेत नं.
1		<input type="checkbox"/> Yes छ <input type="checkbox"/> No छैन		
2		<input type="checkbox"/> Yes छ <input type="checkbox"/> No छैन		
3		<input type="checkbox"/> Yes छ <input type="checkbox"/> No छैन		
4		<input type="checkbox"/> Yes छ <input type="checkbox"/> No छैन		

The KYC update and dormant A/C activation (Personal) from must be submitted separately by each joint applicant. (KYC अद्यावधिक फाराम तथा निष्क्रिय खाता पुनः सक्रियकरण (व्यक्तिगत) फाराम प्रत्येक संयुक्त आवेदकले अनिवार्य रूपमा छुट्टाछुट्टै बुझाउनुपर्नेछ।

### Nominee Details (इच्छाएको व्यक्तिको विवरण)

Nomination (मनोनयन)  Yes (छ) (If Yes, fill details below) (यदि भएमा निम्न उल्लेखित विवरण भर्नुहोस्)  No (छैन)

I/We hereby nominate below mentioned person to whom in the event of my/our/minor's death the amount of deposit in the accounts opened with the Bank may be returned. This nomination will be applicable to all Saving/Current/Fixed deposit and Locker account maintained by me/us. However, in case nominee is mentioned separately while opening current/fixed/looker, nomination shall be applicable accordingly. (म/हामी कुनै कारण वश मेरो/हाम्रो मृत्यु भएको खण्डमा तल उल्लेखित व्यक्तिलाई यस खाताको इच्छाएको व्यक्ति मनोनयन वा चयन गर्दछु/गर्दछौं। यो मनोनयन मेरो/हाम्रो नाममा रहेको बचत/चलती/मुद्दती/लकर लगायत सम्पूर्ण खाताको हकमा लागू हुनेछ। यद्यपि मेरो/हाम्रो नाममा रहेको चलती/मुद्दती/लकर खाता खोल्दा छुट्टै मनोनयन भएको खण्डमा सोही बमोजिम लागू हुनेछ।)

Full Name (पूरा नाम)	Relationship (नाता)	Father's/Mother's Name (बाबु/आमाको नाम)	ID Details (परिचय विवरण)	
			ID Type (परिचय किसिम)	ID No. (परिचय नं.)
Permanent Address of Nominee (इच्छाएको व्यक्तिको स्थायी ठेगाना)				



Signature of Account Holder (खातावालाको दस्तखत)

### Customer Due Diligence Details (ग्राहक पहिचान पद्धती विवरण)

Purpose of Account Opening (खाता खोल्नुको उद्देश्य)  In case of multipurpose, please select all applicable (बहुउद्देश्य भएमा सबै छान्नु होला)  Loan Transaction (कर्जा कारोबार)

Saving (बचत)  Remuneration (पारिश्रमिक)  Remittance (बिप्रेषण)  Investment (लगानी)  Others (अन्य)

Source of Income (कोषको स्रोत)  Remuneration (पारिश्रमिक)  Agriculture (कृषि)  Business Income (व्यवसाय)  Investment Income (लगानी आय)

Inheritance/Gift (वैतृक/उपहार)  Disposal of Assets (सम्पत्ति बिक्री/समाप्ती)  Others (अन्य)

Estimated Annual Income in NPR (अनुमानित वार्षिक आय रु.)

Number of Monthly transaction (मासिक कारोबार संख्या)  <15 (१५ भन्दा कम)  15-30 (१५ देखि ३० सम्म)  >30 (३० भन्दा माथि)

## Account Operating Instruction (खाता संचालनका लागि निर्देशन)

 Singly (एकल)  Jointly (संयुक्त)  Minor under Guardian (संरक्षकको अधीनमा रहेको नाबालक)  Special Instruction if any: (विशेष निर्देशन, यदि केही भएमा)

Account No. (खाता नं.)

Account Name: (खातावालाको नाम)

## SPECIMEN SIGNATURE (USE BLACK INK ONLY) नमूना दस्तखत (कालो मसीको प्रयोग गर्नुहोस्)

Name (नाम)	Name (नाम)
Contact No. (फोन नम्बर)	Contact No. (फोन नम्बर)
Photo	Photo
Signature (दस्तखत)	Signature (दस्तखत)

Name (नाम)	Name (नाम)
Contact No. (फोन नम्बर)	Contact No. (फोन नम्बर)
Photo	Photo
Signature (दस्तखत)	Signature (दस्तखत)

## For Bank's Use only (बैंक प्रयोजनको लागि मात्र)

Scanned By Scan Approved By

## SERVICE REQUEST DETAIL (सेवा अनुरोध विवरण)

## I/we wish to apply for

 Mobile Banking (मोबाइल बैंकिङ्ग)  Internet Banking (इन्टरनेट बैंकिङ्ग)  Debit Card (डेबिट कार्ड) Cheque Book (चेक बुक) Please provide the cheque book of \_\_\_\_\_ leaves (कृपया \_\_\_\_\_ पाना भएको चेक बुक उपलब्ध गराई दिनुहुन अनुरोध गर्दछौं।)

## TERMS &amp; CONDITIONS (शर्त तथा बन्देजहरू)

- The Bank may disclose information about customer's account, if required or permitted by law, rule or regulations, or at the request of any public or regulatory authority or if such disclosure is required for the purpose of Preventing frauds, or in public interest, without specific consent of the account holder/s. (कुनै अपराध वा ठगी हुन नदिन वा सार्वजनिक सरोकार/चासोको विषय भएमा प्रचलित कानून, नियम बमोजिम वा कुनै नियमकारी निकायको अनुरोधमा बैंकले ग्राहकको खाता सम्बन्धी सूचना ग्राहकको सहमती सहित वा रहित उपलब्ध गराउन सक्नेछ।)
- Cheque/Cards issued by the Bank are the property of the Bank and the account holder should take utmost care of the Cheque/ Cards and keep them safely. The Bank will not be liable if the Cheque/Cards is misplaced by the customer or, stolen or en-cashed in any way by fraudulent signature. The customer should return all remaining leaves of the Cheque and Cards to the Bank at the time of account closure. (बैंकद्वारा जारी गरिएको चेक, कार्डहरू बैंकको सम्पत्ती हुनेछन् र त्यस्ता बैंकका सम्पत्तिहरू सम्बन्धित खातावालाको संरक्षण गर्ने तथा सुरक्षित साथ राख्नुपर्नेछ। उक्त कार्डहरू हराएमा, चोरी भएमा वा कुनै किसिमले कसैले जालझेल वा भ्रुष्टानामा पारी रकम निकालेमा वा दस्तखतको दुरुपयोग गरेमा बैंक जवाफदेही हुनेछैन। खाता बन्द गर्नको लागि अनुरोध गर्दा ग्राहकले आफूसँग बाँकी रहेका चेकका पानाहरू, कार्डहरू फिर्ता गर्नु पर्नेछ।)
- A receipt of monies, cheques, securities etc. on behalf of Bank is valid only if signed by duly authorized officer(s) of the Bank (बैंकबाट जारी भएका भौचर, चेक तथा अन्य सुरक्षणहरू बैंकको छाप तथा बैंकको आधिकारीक कर्मचारीको दस्तखत भएको अवस्थामा मात्र मान्य हुनेछन्।)
- In case of account overdrawn by any reason, 18% p.a. interest Or as defined by Bank from time to time will be charged to overdrawn amount on quarter end or at the time of account closure (whichever comes first). (यदि कुनै खाता ओभरड्रन भएमा वा ओभरड्रन गरी खर्च लेख्नु परेमा उक्त रकमको त्रैमासिक हिसाब मिलाउन गर्दा वा उक्त खाता बन्द गर्दा (जुन पहिला हुन्छ) दैनिक गणना विधि अनुसार वार्षिक १८% ब्याज वा बैंकले समय समयमा तोकेको बमोजिम लगाइनेछ।)
- Any change in the details under address or account operator should be immediately communicated in writing to Bank. Until and unless written information of change in address is provided to Bank, communication to customer shall be done at the address available with the Bank. (खातावालाको ठेगाना अथवा खाता सञ्चालन निर्देशनमा कुनै परिवर्तन भएमा त्यसको जानकारी तत्काल बैंकलाई दिनुपर्नेछ। अन्यथा बैंकमा रहेको ठेगानालाई आधिकारीक ठेगाना मानि पत्राचार गरिनेछ।)
- The balance in the account would be considered by the Bank to be security for all obligations present or future of the account holders to the Bank and Bank is entitled/ authorized to utilize or set off such balance against the obligations of the account holder. (खातावालाको खातामा रहेको नगद मौज्जात खातावालाको बैंक उपर हाल रहेको वा भविष्यमा हुन सक्ने कुनै पनि दायित्व उपर सुरक्षण सरह हुनेछ। बैंकले खातावालाबाट लिनु पर्ने कुनै पनि रकम सोही खाताबाट खर्च लेख्न सक्ने छ।)
- All financial and non-financial instruction to Bank shall be provided only through authorized channel as specified by MBL based on standard or regulatory guideline prevailing at that time. (बैंकलाई दिइने वित्तीय तथा गैर वित्तीय (बैंकिङ तथा गैर बैंकिङ) सम्बन्धी सम्पूर्ण निर्देशनहरू नियमकारी निकाय तथा प्रचलित कानूनको अधिनमा रही माछापुच्छे बैंक लि. ले निर्दिष्ट गरे बमोजिमको आधिकारीक प्रणालीबाट मात्र हुनेछ।)
- The Bank acts as the customer's collecting agent and assumes no responsibility for the realization of any items deposited with the Bank for collection. Proceed of cheques and other instruments deposited in the Bank are not available for withdrawal until collected by Bank. (बैंकले कलेक्सनको लागि बैंक तथा अन्य भुक्तानी उपकरण संचालन गर्दा ग्राहकको तर्फबाट संकलनकर्ता एजेन्टको रूपमा कार्य गर्नेछ। बैंकमा कलेक्सनको लागि जम्मा भएको चेक लगायतका भुक्तानी उपकरणको भुक्तानी हुने/ नहुने सम्बन्धमा बैंक जिम्मेवार हुनेछैन। सम्बन्धित चेक/भुक्तानी उपकरण बापतको रकम बैंकमा जम्मा /दाखिला भएपछि मात्र बैंकले उक्त चेक तथा अन्य भुक्तानी उपकरणको भुक्तानी दिइनेछ।)
- The Bank shall debit the Nominated account(s) for all fees and charges as determined by the Bank relating to the Mobile Banking, Internet Banking and Card services thereby provided. (मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र कार्ड मार्फत उपलब्ध गराइएको सेवा बापत बैंकले निर्धारण गरे अनुसार सामने शुल्क (Fees) तथा खर्च (Charges) तोकिएको खाताबाट बैंकले कटौती गरी लिनेछ।)
- The customer shall provide written instructions to the Bank for the cancellation or non-renewal of the Mobile Banking, Internet Banking and Card services one month prior to the expiry date specified. (मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र कार्ड रद्द गर्नु पर्ने भएमा वा नविकरण नगर्ने भएमा सो सेवाहरूको म्याद समाप्त हुनुभन्दा एक (१) महिना अगावै खातावालाको बैंकलाई लिखित सूचना दिनु पर्नेछ।)
- In case a joint account is opened with more than two applicants, all applicants are required to complete the joint account opening form as per the bank's guidelines. (यदि दुईभन्दा बढी आवेदकसहित संयुक्त खाता खोल्न भएमा, सबै आवेदकहरूले बैंकका निर्देशन अनुसार संयुक्त खाता खोल्ने फारम पूरा गर्ने आवश्यक छ।)

**CUSTOMER DECLARATIONS (ग्राहकको स्वीचोषणा)**

- I/we/my/me in this context refers to all holders of the account and 'Bank', 'MBL' denotes Machhapuchhre Bank Limited. (यहाँ उल्लेखित म/हामी/मेरो/मलाईजस्ता सम्पूर्ण शब्दले सम्बन्धित खाताको खातावाला र बैंक भन्नाले माछापुच्छ्रे बैंक लि. लाई जनाउँनेछ ।)
- I/we understand that conduct of accounts opened with the Bank is governed by prevailing laws of country, regulatory directives, internal policies and procedures of the Bank. (यस बैंकमा खोलिएका खाताहरूको सञ्चालन नेपालको प्रचलित कानून, नियम, नियमनकारी निकायको निर्देशन तथा बैंकको आन्तरिक नीति निर्देशन तथा कार्यविधि बमोजिम हुने कारको म/हामीलाई पूर्ण जानकारी रहेको छ ।)
- We hereby declare that my/our funds, assets, and any transactions conducted or to be conducted through the bank, whether directly or indirectly, do not originate from, do not pass through, and are not associated with any sanctioned individual or organization; sanctioned vessel or aircraft; sanctioned port; sanctioned country or jurisdiction. म/हामी घोषणा गर्दछु/छौं कि मेरा/हाम्रा कोष, सम्पत्ति वा बैंक मार्फत गरिएका वा गरिने कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष कारोबारहरू कुनै पनि प्रतिबन्धित व्यक्ति, संस्था Vessel/Aircraft, Port or Jurisdiction बाट उत्पत्ति भएका होइनन्, हुनेछैनन्, त्यस मार्फत वा हुने/भएका छैनन्/होइनन् वा त्यससँग सम्बन्धित छैनन् ।
- All services including opening of the account are subject to verification of information/document provided by me/us. (बैंकले दिने सम्पूर्ण सेवा तथा खाता खोल्नको लागि मैले/हामीले प्रदान गरेका आवश्यक कागजातहरू बैंकले सकल प्रति सँग प्रमाणित गर्न सक्नेछ ।)
- If account reflects nil balance for 3 months with out any transaction from the date of account opening and KYC is incomplete, the Bank may close account with or without prior information to me/us. (खाता खोलेको ३ महिनासम्म पनि ग्राहक पहिचान फर्म बमोजिम सम्पूर्ण कागजातहरू नबुझाएमा वा उक्त अवधि सम्म खातामा नाद नराखेमा बैंकले मलाई/हामीलाई जानकारी दिई वा नदिई सो खाता बन्द गर्न सकिनेछ ।)
- Bank reserves right to consolidate my/our customer ID, if found otherwise without prior notice to me/us. बैंकको सोही शब्दा वा अन्य शब्दा कार्यालय समेतमा ग्राहकको सोही प्रकृतिको अन्य खाता रहेको थ्या भएमा बैंकले उक्त खाताहरू मलाई/हामीलाई जानकारी दिई वा नदिई एकत्रित गर्न सक्नेछ ।)
- All applicable fee/charges shall be levied on my/our account for the services available by me/us as described in standard tariff or charges and in the website www.machbank.com. All tax impost are applicable from time to time will be levied on as fees/common. (बैंकले मापदण्ड बनाई लागू गरेको शुल्क तालिका वा बैंकको आधिकारीक वेबसाइटमा उल्लेख भए बमोजिमको शुल्क तालिका मेरो/हाम्रो खाताको हकमा समेत लागू हुनेछ । खातामा प्राप्त हुने व्याज रकममा प्रचलित कानून बमोजिम लागू कर लागू हुनेछ ।)
- Any changes/amendment/discontinuation of fees/charges may be updated in Bank's website or emailed to customer. (बैंकले सेवा दिए बापत लिने शुल्कको दरमा हुने कुनै पनि परिवर्तन/संशोधन/कटौतीको सम्बन्धमा बैंकको आधिकारीक वेबसाइट तथा खातावालाको ईमेल मार्फत जानकारी हुनेछ ।)
- I/we authorized Bank to utilize or set off any available credit balance including amount following into the account from collection proceeds and any deposit in my our account agit any of my financial obligation to the Bank. (मेरो/हाम्रो बैंक प्रतिको दायित्व उपर मेरो/हाम्रो नाममा बैंकमा रहेको खातामा कुनै पनि माध्यमबाट जम्मा हुने रकमबाट समायोजन गर्न तथा उपयोग गर्न बैंकलाई अधिकारीक प्रदान गर्दछु/छौं ।)
- No transaction induced by me/us in the account for a period of 36 months in case of saving account and the a period of 12 months (in case of current and call account) or as specified by Nepal Rastra Bank is treated as dermant account with debit posting restriction. (बचत खाताको हकमा ३६ महिना भन्दा बढि समय र चलि/कल खाताको हकमा १२ महिना भन्दा बढि समय सम्म वा नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरे बमोजिम म/हामीले बैंकमा रहेको खातामा कुनै पनि कारोबार नगरेमा उक्त खातालाई रकम फिर्त नभिले निष्क्रिय खाता मानिनेछ ।)
- Bank is authorized to freeze my/our account under following conditions. (तपसीलका शर्त तथा बन्देजको अधिनमा रही बैंकले मेरो/हाम्रो खाता रोक्न गर्न सक्नेछ :)  
 ✓/When a minor turns major (नाबालक बालिग/सक्षम भएको अवस्थामा)  
 ✓/If conduct of account is discontenter or misused as conduct of illegal activity (including money laundering and terrorist financing) (गैर कानूनी कार्य (सम्पत्ति शुद्धिकरण तथा आतंकवादमा लगानी लगायत) सँग सम्बन्धित भई खाताको सञ्चालन वा दुरुपयोग भएको अवस्थामा)  
 ✓/If ordered by court, regulatory or any law enforcement agencies. (अड्डा, अदालत, नियमनकारी निकाय वा कुनै कानूनी निकायबाट आदेश भएको अवस्थामा)  
 ✓/If there is dispute in account operation. (खाता सञ्चालनमा कुनै किसिमको विवादको जानकारी भएको अवस्थामा)
- All channel facilities provided by MBL including Cards Mobile Banking, internet Banking etc are subject to specific guidelines that are provided on www.machbank.com and as per terms and conditions handed over to me/us. (कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत बैंकको बैंकिङ सञ्जाल सेवाहरू बैंकको आधिकारीक वेबसाइटमा उल्लेख भए बमोजिमका आन्तरिक नीति नियम तथा मार्गदर्शन तथा म/हामीलाई उपलब्ध गराइएका शर्त तथा बन्देजहरूको अधिनमा हुनेछ ।)
- I/we undertake to inform to Bank immediately in case of loss of Cheque leaf Cards. (मेरो/हाम्रो जिम्मामा रहेको कार्ड/चेक लगायत हराएमा तत्काल बैंकलाई जानकारी गराउनेछु ।)
- The usage of Cards, Mobile Banking, Internet Banking will be in accordance to all circular directives issued by Nepal Rastra Bank from time to time. (कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङको सञ्चालन कार्यविधि नेपाल राष्ट्र बैंकले समय-समयमा तोके बमोजिम परिवर्तन हुनेछ ।)
- I/we am/are aware that MBL does not seek any information relating login ID/ password/ OTP in any form including through email from its customer. (संग इन पासवर्ड/ओटिपी लगायतका विषयसँग सम्बन्धित सूचना ईमेल वा अन्य कुनै पनि प्रकृया मार्फत बैंकलाई बुझाउनु तपसै विषयमा म/हामी पूर्ण रूपमा सचेत छु/छौं ।)
- I/we agree and confirm that MBL shall not be liable for any losses arising from my/our sharing of ATM login ID, OTP, password, card number and CVV to any one, nor shall make claim on the Bank for any unauthorized use. (मैले/हामीले कार्ड/मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ तथा सो को पासवर्ड कसैलाई दिएको वा साट्टेको कारणले कुनै हानी नोक्सानी भएमा सो बापत बैंक जिम्मेवार नहुने कुरामा मेरो/हाम्रो पूर्ण मञ्जुरी रहेको छ ।)
- I/we have read and understood the terms and conditions (a copy of which, I am in possession of) relating to opening of an account and various services including but not limited to (a) Card (b) Mobile Banking (c) Internet Banking (d) Cheque Book (e) Email Statement. I/we accept and agreed to be bound by the said terms and conditions. I/we agree that the Bank may debit my/our account for service charges as applicable from time to time. (म/हामीले खोलि चर्हेको खाता तथा सोका अतिरिक्त सेवा लिन चर्हेको कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, चेक बुक, ईमेल स्टेटमेन्ट मध्ये कुनै वा सबैको सम्बन्धमा लागू हुने शर्त तथा बन्देज पढी बाची सो को मतलब समेत बुझेका छौं । साथै बैंकले सेवा दिए बापत लिने विभिन्न शुल्क म/हामीले उल्लेखित शर्त तथा बन्देजहरू पढी सो को मतलब समेत बुझेको छु/छौं । बैंकले उक्त सेवाहरू दिए बापत लिने विभिन्न शुल्कहरू मेरो/हाम्रो खाता खर्च लेखी लिन मञ्जुरी रहेको छ ।)
- I/we understand that cheque should be witten for only up to balance available in the account. If the cheque is dishonored due to insufficient balance, the Bank charge return fee and also can commend for blacklist to me/us in the record of 'Credit Information Bureau of Nepal' as per NRB (Nepal Rastra Bank) directives. (म/हामीलाई जानकारी जान छ कि खातामा रकम भएको सीमासम्म मात्रको चेक काटनु पर्दछ । खातामा रकम नभएको कारणले चेक फिर्ता भएमा बैंकले सो बापतको निधारित शुल्क लिनेछ साथै नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम म/हामीलाई कर्जा सूचना केन्द्र लि.को कालोसूचिमा राख्न सिफारीस समेत गर्न सक्ने छ ।)
- I/we hereby declare that the amount to be deposited with the Bank has been earned from legal means, and the accounts shall not be used for purpose of money laundering or for any other illegal activities. If the Bank suspects, the Bank may report the details of the account/transaction to concerned authority. (म/हामी यो घोषणा गर्दछु/गर्दछौं कि यस खातामा जम्मा गरिने तथा कारोबार गरिने रकम बैधानिक तवरले अर्जन गरिएको हो र यो खाता मुद्रा निर्मलीकरण प्रयोजनका लागि प्रयोग गरिने छैन । यो खाता मुद्रा निर्मलीकरण वा अन्य शंकास्पद प्रयोजनको लागि प्रयोग भएको वा हुने लागेमा बैंकले मेरो/हाम्रो खाता/कारोबारको विवरण सम्बन्धित निकायलाई जानकारी गराउन सक्छ भन्ने कुरा मलाई/हामीलाई अवगत छ ।)
- All information provided by me/us of any nature (including personal & sensitive information) will be used in the provision of services or facilities, facilitation of transactions, providing information and updates (including value-added services), research and analytics, credit scoring participating in telecommunication or electronic clearing network as may be required by law/customary practice by the Bank. (म/हामीले बैंकलाई उपलब्ध गराएका कुनै पनि किसिमका सूचनाहरू (व्यक्तिगत तथा अन्य संवेदनशिल लगायत) बैंकले विभिन्न सेवा प्रवाहको लागि सम्मोता गरेका विभिन्न एजेन्सी/सेवा प्रदायकहरूलाई प्रदान गर्न सकिनेछ । बैंकले उक्त सूचनाहरूको दुरुपयोग हुन नदिन सूचना सुरक्षा नीति मार्फत अधिकतम प्रयास गर्नेछ । यदि म/हामीले उक्त सूचनाहरूको तथो पक्षीच प्रदान भएको विषय उपर सहमती दिन नचाहेमा वा भर्दरेको सहमतीलाई निरन्तर गर्न नचाहेमा म/हामीले उपयोग गरिरहेको उक्त सुविधा निरन्तर हुने छैन र सो सुविधासँग सम्बन्धित खाता/सेवा बन्द हुने कुरामा मञ्जुरी रहेको छ ।)

Signature (दस्तखत)	Thumb Impression (औंठाछाप)	Signature (दस्तखत)	Thumb Impression (औंठाछाप)
Signature (दस्तखत)	Thumb Impression (औंठाछाप)	Signature (दस्तखत)	Thumb Impression (औंठाछाप)

## For Bank's Use only

<b>Customer ID</b>		<b>Group ID</b>	
<b>Account Number</b>			
<b>Customer ID of Guardian in Case of Minor Account</b>			

**Original Seen & Verification of all valid documents done by**

<b>Employee Name</b>		<b>Employee Signature</b>	
<b>Employee Code</b>			

**Customer signed in my presence**

<b>Employee Name</b>		<b>Employee Signature</b>	
<b>Employee Code</b>			
<b>Account Type</b>			
<b>Tax Rate</b>	<input type="checkbox"/> 6% <input type="checkbox"/> 15%	<b>Scheme Code</b>	
<b>KYC Update</b>	<input type="checkbox"/> Yes <input type="checkbox"/> No	<b>Risk Category</b>	<input type="checkbox"/> High <input type="checkbox"/> Medim <input type="checkbox"/> Low
<b>RM Code</b>	<b>US Person</b> <input type="checkbox"/> Yes <input type="checkbox"/> No	<b>Beneficial Owner Declaration</b>	<input type="checkbox"/> Yes <input type="checkbox"/> No

<b>Account Opened By</b>	<b>Signature</b>	<b>Date</b>
<b>Account Approved By</b>	<b>Signature</b>	<b>Date</b>